



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७४।०९।०४ गते

प्रेस विज्ञप्ति

विषय: आयोगद्वारा निर्देशन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले काठमाडौं उपत्यकावासीमा मेलम्चीको पानी कहिले आउछ र धुवा - धूलोबाट कहिले मुक्त होइन्छ भन्ने चासो बढ्दै गएकोले यसतर्फ विशेष ध्यान दिन सरोकारवालाहरूलाई निर्देशन दिनुभएको छ । सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा नै उपत्यकामा धेरै मानिस विरामी भइरहेको तर्फ सचेत गराउँदै प्रमुख आयुक्त बस्न्यातले यसबाट मुक्त गराउन सबैले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक समयमै निर्वाह गर्न सक्नु पर्दछ भन्नु भयो ।

मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति र काठमाडौं उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवा - धूलोले पारेको नकरात्मक प्रभावकाबारेमा सम्बन्धित सरोकार निकायका प्रमुखहरूसँग जानकारी लिन आज पुस ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त बस्न्यातले उक्त निर्देशन दिनुभएको हो ।

प्रमुख आयुक्त बस्न्यातले व्यवस्थापनको कमजोरीका कारण काठमाडौंवासीलाई रोगी बनाउने काम मात्र भएको छैन यसले विदेशीहरूको पहिलो आँखा पर्ने ठाउँ काठमाडौंको यस किसिमको अस्त व्यस्त अवस्थाले कस्तो प्रभाव पर्ला भन्नेतर्फ सचेत हुन पनि सम्बन्धित सरोकारवालाहरूलाई निर्देशन दिनुभएको छ ।

उहाँले सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको उल्लेख गर्दै काठमाडौं उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली समेत ठिक नभएको औल्याउनु भयो । प्रमुख

आयुक्त बस्न्यातले यस्ता विषयमा ध्यान दिइ आम नागरिकलाई छिटो छरितो सेवा उपलब्ध गराउनेतर्फ सरोकारवालाहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्यस अनुरूप नभएको उल्लेख गर्दै जनताको चासोको विषयलाई छिटो समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उहाँले जनतामा मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छ भन्दा पनि धारामा पानी कहिले आउछ भन्ने चासो रहेको बताउनुभयो ।

त्यसैगरी आयुक्त डा गणेशराज जोशीले राष्ट्रिय गौरवका आयोजना भन्ने तर काम चाँही ढिलो गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ भन्दै जिम्मेवारी बोधका साथ काम गर्न सरोकारवालाहरूसँग आग्रह गर्नुभयो ।

आयोगका अर्का आयुक्त डा. सावित्री थापा गुरुङ्गले समस्या देखाउनुभन्दा समन्वय गरेर कार्य सम्पादन गर्न सक्नु व्यवस्थापकीय कुशलता हो भन्दै सर्वसाधारणले अनुभव गर्नसक्ने गरी मेलम्ची आयोजनाको काम सम्पन्न हुनु पर्‍यो भन्नुभयो ।

आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजना कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौंको आवश्यकता पूरा गर्नसक्ने गरी आयोजनाको काम सम्पन्न हुनुपर्दछ भन्नुभयो ।

कार्यक्रममा मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले यस आयोजनाले हालसम्म गरेका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बी सीले आयोजनाको समग्र प्रगतिबारे जानकारी गराउनु भएको थियो । त्यसैगरी सडकको अवस्थाको बारेमा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले उपत्यकाको सडक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

(विष्णु प्रसाद पोखरेल)
सह-सचिव एवं प्रवक्ता